

Codex.
Robinson-
de) 181
142-181

১. ১১৭৫৫ ইং ১৯৮৫ ১৭৭৫
১৯৭৫ ইং ১৯৭৫ ১৯৭৫ ১৯৭৫
১৯৭৫ ইং ১৯৭৫ ১৯৭৫ ১৯৭৫
১৯৭৫ ইং ১৯৭৫ ১৯৭৫ ১৯৭৫
১৯৭৫ ইং ১৯৭৫ ১৯৭৫ ১৯৭৫
১৯৭৫ ইং ১৯৭৫ ১৯৭৫ ১৯৭৫
১৯৭৫ ইং ১৯৭৫ ১৯৭৫ ১৯৭৫
১৯৭৫ ইং ১৯৭৫ ১৯৭৫ ১৯৭৫
১৯৭৫ ইং ১৯৭৫ ১৯৭৫ ১৯৭৫
১৯৭৫ ইং ১৯৭৫ ১৯৭৫ ১৯৭৫

K/114

Handwritten text in a cursive script, likely a form of Hebrew or Yiddish, on a fragment of aged paper. The text is arranged in approximately 12 horizontal lines, though some characters are obscured by the irregular edges of the fragment.

Handwritten text in a cursive script, likely a form of Hebrew or Yiddish, on a fragment of aged paper. The text is arranged in approximately 12 horizontal lines, though some characters are obscured by the irregular edges of the fragment.

ସାଦ ସଦସଦ ଲେ ନାଦ ସଦସଦ ନେ ନୁରୁ
ଈସଦସଦ ଲେ ଧୁ ଈ ଇନା ଧୁ ନୁ
ନାନନନନନ ନାନା ନୁରୁ ନୁରୁ ଉତି-
ନାନା ନାନା ଈ ସଦସଦ ଲେ ନାନା ନାନା
ନାନା ନାନା ଈ ସଦସଦ ଲେ ନାନା ନାନା
ନାନା ସଦସଦ ନାନା ନାନା ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ଈ ସଦସଦ ନାନା
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ଈ ନାନା
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ

ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ
ନାନା ସଦସଦ ସଦସଦ ସଦସଦ ସଦସଦ

Handwritten text in a cursive script, likely a medieval manuscript. The text is arranged in approximately 12 horizontal lines. The script is dense and characteristic of Gothic or similar medieval hands. The paper is aged and shows signs of wear and tear.

4

Handwritten text in a cursive script, likely a medieval manuscript. The text is arranged in approximately 12 horizontal lines. The script is dense and characteristic of Gothic or similar medieval hands. The paper is aged and shows signs of wear and tear.

MAGYAR
TUDOMÁNYOS AKADÉMIA
KÖNYVTÁR

911 100 11 12 13 14 15 16 17 18 19 20
 21 22 23 24 25 26 27 28 29 30
 31 32 33 34 35 36 37 38 39 40
 41 42 43 44 45 46 47 48 49 50
 51 52 53 54 55 56 57 58 59 60
 61 62 63 64 65 66 67 68 69 70
 71 72 73 74 75 76 77 78 79 80
 81 82 83 84 85 86 87 88 89 90
 91 92 93 94 95 96 97 98 99 100



101 102 103 104 105 106 107 108 109 110
 111 112 113 114 115 116 117 118 119 120
 121 122 123 124 125 126 127 128 129 130
 131 132 133 134 135 136 137 138 139 140
 141 142 143 144 145 146 147 148 149 150

151 152 153 154 155 156 157 158 159 160
 161 162 163 164 165 166 167 168 169 170
 171 172 173 174 175 176 177 178 179 180
 181 182 183 184 185 186 187 188 189 190
 191 192 193 194 195 196 197 198 199 200



201 202 203 204 205 206 207 208 209 210
 211 212 213 214 215 216 217 218 219 220
 221 222 223 224 225 226 227 228 229 230
 231 232 233 234 235 236 237 238 239 240
 241 242 243 244 245 246 247 248 249 250
 251 252 253 254 255 256 257 258 259 260
 261 262 263 264 265 266 267 268 269 270
 271 272 273 274 275 276 277 278 279 280
 281 282 283 284 285 286 287 288 289 290
 291 292 293 294 295 296 297 298 299 300

Handwritten text in an ancient script, likely Brahmi or similar, on a palm leaf manuscript. The text is arranged in approximately 10 horizontal lines. The script is dense and characteristic of early Indian writing systems. The leaf shows signs of age and wear, with some fraying at the edges.

7

Handwritten text in an ancient script, likely Brahmi or similar, on a palm leaf manuscript. The text is arranged in approximately 10 horizontal lines. The script is dense and characteristic of early Indian writing systems. The leaf shows signs of age and wear, with some fraying at the edges.

Handwritten text in an ancient script, likely Tamil, arranged in approximately 10 horizontal lines. The script is dense and appears to be a form of classical or medieval South Indian writing.

9

Handwritten text in an ancient script, likely Tamil, arranged in approximately 10 horizontal lines. The script is dense and appears to be a form of classical or medieval South Indian writing.



8 11111 11111 11111 11111
11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111

10
10

11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111




11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111
11111 11111 11111 11111 11111

igigi Δ N 100 100
N 100 100 N 100 100
igigi Δ N 100 100
N 100 100 N 100 100
N 100 100 N 100 100
N 100 100 N 100 100
N 100 100 N 100 100
N 100 100 N 100 100

igigi Δ N 100 100
N 100 100 N 100 100
igigi Δ N 100 100
N 100 100 N 100 100
N 100 100 N 100 100
N 100 100 N 100 100
N 100 100 N 100 100
N 100 100 N 100 100

ବାବାଗାଂସା ୧୨ ୧୦୦୯ ନି ନୂତନ ଗ
) ନ ବ୍ୟବସାୟ ଇ ନ ବ୍ୟବସାୟ ୧୨ ୧୨
 ଓ ଇ ସମସ୍ତ ଇ ୧୨ ୧୦ ୧୧ ୧୨ ୧୩ ୧୪
 ବା + + + + + ୧୨ ୧୩ ୧୪ ୧୫ ୧୬ ୧୭ ୧୮
 ୧୦ ୧୧ ୧୨ ୧୩ ୧୪ ୧୫ ୧୬ ୧୭ ୧୮ ୧୯
 ଗାଁ ଗାଁ ୧୨ ୧୩ ୧୪ ୧୫ ୧୬ ୧୭ ୧୮ ୧୯
 ଗାଁ ଗାଁ ୧୨ ୧୩ ୧୪ ୧୫ ୧୬ ୧୭ ୧୮ ୧୯
 ୧୦ ୧୧ ୧୨ ୧୩ ୧୪ ୧୫ ୧୬ ୧୭ ୧୮ ୧୯
 ବାବାଗାଂସା ୧୨ ୧୦୦୯ ନି ନୂତନ ଗ

14



୧୬ N ୧୪୭ ୧୦୦ ବର୍ଷେ ସମସ୍ତା
 ୧୬ N ୧୦୦ ୫୩ ସମସ୍ତା ୧୦୦୦ ୩୫
 ୧୦୦ ୫୫ ୧୫୬ ୧୦୦ ୫୩ ୧୫
 ୬ N ୧୦୦ ବର୍ଷେ ୫୫ ୧୫୬ ୫୫
 ୧୫ N ୧୦୦ ୫୩ ୧୫ ୧୦୦
 ୧୫ ୧୦୦ ୫୩ ୧୫ ୧୦୦ ୫୩
 ୫୩ ୧୦୦ ୫୩ ୫୩ ୫୩ ୫୩
 ୧୦୦ ୫୩ ୧୫ ୫୩ ୧୫ ୫୩
 ୫୩ ୧୦୦ ୫୩ ୫୩ ୫୩ ୫୩
 ୫୩ ୧୦୦ ୫୩ ୫୩ ୫୩ ୫୩
 ୫୩ ୧୦୦ ୫୩ ୫୩ ୫୩ ୫୩

15
 15



Handwritten text in a medieval script, likely Hebrew or Aramaic, located at the top of the left page. The text is arranged in two lines within a decorative border.



16
16

Handwritten text in a medieval script, likely Hebrew or Aramaic, located at the top of the right page. The text is arranged in two lines within a decorative border.



Handwritten text in a cursive script, likely a form of shorthand or a specific dialect. The text is arranged in approximately 12 horizontal lines across the page.

Handwritten text in a cursive script, likely a form of shorthand or a specific dialect. The text is arranged in approximately 12 horizontal lines across the page.

ॐ नमो भगवते वासुदेवाय ॥ १ ॥
 श्रीकृष्णार्जुनसंवादे ॥ १ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १ ॥



21

ॐ नमो भगवते वासुदेवाय ॥ १ ॥
 श्रीकृष्णार्जुनसंवादे ॥ १ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १ ॥

ॐ नमो भगवते वासुदेवाय ॥ १ ॥
 श्रीकृष्णार्जुनसंवादे ॥ १ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १ ॥

Handwritten text in an early Slavic script (Cyrillic) on the left page of an open manuscript. The text is arranged in approximately 12 horizontal lines, written in dark ink on aged, slightly stained parchment. The characters are blocky and characteristic of the first half of the 10th century.

25

28



ॐ नमो भगवते वासुदेवाय
 श्री कृष्णाय नमः
 श्री गणेशाय नमः
 श्री भगवते वासुदेवाय नमः
 श्री कृष्णाय नमः
 श्री गणेशाय नमः

26

श्री गणेशाय नमः
 श्री भगवते वासुदेवाय नमः
 श्री कृष्णाय नमः
 श्री गणेशाय नमः
 श्री भगवते वासुदेवाय नमः
 श्री कृष्णाय नमः
 श्री गणेशाय नमः
 श्री भगवते वासुदेवाय नमः
 श्री कृष्णाय नमः
 श्री गणेशाय नमः
 श्री भगवते वासुदेवाय नमः
 श्री कृष्णाय नमः
 श्री गणेशाय नमः
 श्री भगवते वासुदेवाय नमः

עו הו וווי
נו יווע פאר
פונדען פאר
ווארן פאר
פאר פאר פאר
פאר פאר פאר
פאר פאר פאר
פאר פאר פאר



פאר פאר פאר
פאר פאר פאר
פאר פאר פאר
פאר פאר פאר
פאר פאר פאר
פאר פאר פאר
פאר פאר פאר
פאר פאר פאר

פאר פאר פאר
פאר פאר פאר
פאר פאר פאר
פאר פאר פאר
פאר פאר פאר
פאר פאר פאר
פאר פאר פאר
פאר פאר פאר



10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100

30
30

ONE
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100

11 12 13 14 15 16 17 18 19 20
 21 22 23 24 25 26 27 28 29 30
 31 32 33 34 35 36 37 38 39 40
 41 42 43 44 45 46 47 48 49 50
 51 52 53 54 55 56 57 58 59 60
 61 62 63 64 65 66 67 68 69 70
 71 72 73 74 75 76 77 78 79 80
 81 82 83 84 85 86 87 88 89 90
 91 92 93 94 95 96 97 98 99 100

11 12 13 14 15 16 17 18 19 20
 21 22 23 24 25 26 27 28 29 30
 31 32 33 34 35 36 37 38 39 40
 41 42 43 44 45 46 47 48 49 50
 51 52 53 54 55 56 57 58 59 60
 61 62 63 64 65 66 67 68 69 70
 71 72 73 74 75 76 77 78 79 80
 81 82 83 84 85 86 87 88 89 90
 91 92 93 94 95 96 97 98 99 100

16
 17
 18
 19
 20
 21
 22
 23
 24
 25
 26
 27
 28
 29
 30

17
 18
 19
 20
 21
 22
 23
 24
 25
 26
 27
 28
 29
 30

^Ⲛ
ⲛⲉⲩⲱⲛⲟⲩ ⲙⲛⲟⲩ ⲛⲓⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ

355

^Ⲛ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ
ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ ⲛⲉⲧⲟⲩⲛⲟⲩ



Ს᲏Მ Რ᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ს᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ

36

Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ
Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ Ი᲏Მ



N

N 7 9 6 6 i 6 N 10 0 0 0 0 7 7 7 7
 2 1 0 : 0 8 7 7 7 7 7 7 7 7 7 7 7 7
 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7
 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7
 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7
 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7
 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7
 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7
 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7
 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7

38



शु N
१००००० २ ३ ४ ५ ६ ७ ८ ९ १०
११ १२ १३ १४ १५ १६ १७ १८ १९ २०
२१ २२ २३ २४ २५ २६ २७ २८ २९ ३०
३१ ३२ ३३ ३४ ३५ ३६ ३७ ३८ ३९ ४०
४१ ४२ ४३ ४४ ४५ ४६ ४७ ४८ ४९ ५०
५१ ५२ ५३ ५४ ५५ ५६ ५७ ५८ ५९ ६०
६१ ६२ ६३ ६४ ६५ ६६ ६७ ६८ ६९ ७०
७१ ७२ ७३ ७४ ७५ ७६ ७७ ७८ ७९ ८०
८१ ८२ ८३ ८४ ८५ ८६ ८७ ८८ ८९ ९०
९१ ९२ ९३ ९४ ९५ ९६ ९७ ९८ ९९ १००

५५०

शु N
१ २ ३ ४ ५ ६ ७ ८ ९ १०
११ १२ १३ १४ १५ १६ १७ १८ १९ २०
२१ २२ २३ २४ २५ २६ २७ २८ २९ ३०
३१ ३२ ३३ ३४ ३५ ३६ ३७ ३८ ३९ ४०
४१ ४२ ४३ ४४ ४५ ४६ ४७ ४८ ४९ ५०
५१ ५२ ५३ ५४ ५५ ५६ ५७ ५८ ५९ ६०
६१ ६२ ६३ ६४ ६५ ६६ ६७ ६८ ६९ ७०
७१ ७२ ७३ ७४ ७५ ७६ ७७ ७८ ७९ ८०
८१ ८२ ८३ ८४ ८५ ८६ ८७ ८८ ८९ ९०
९१ ९२ ९३ ९४ ९५ ९६ ९७ ९८ ९९ १००

מי 100 נוסו נלו נאג
מי 100 נוסו נלו נאג
מי 100 נוסו נלו נאג
מי 100 נוסו נלו נאג
מי 100 נוסו נלו נאג
מי 100 נוסו נלו נאג
מי 100 נוסו נלו נאג
מי 100 נוסו נלו נאג
מי 100 נוסו נלו נאג
מי 100 נוסו נלו נאג
מי 100 נוסו נלו נאג
מי 100 נוסו נלו נאג
מי 100 נוסו נלו נאג
מי 100 נוסו נלו נאג
מי 100 נוסו נלו נאג

41





N (S) V R N N

A manuscript page containing a single column of text in an ancient script, likely Hebrew or Aramaic. The text is arranged in approximately 12 lines, with some characters appearing to be stylized or decorative.

Handwritten text in an ancient script, likely Hebrew or Aramaic, arranged in approximately 12 horizontal lines.

Handwritten text in an ancient script, likely Hebrew or Aramaic, arranged in approximately 12 horizontal lines, mirroring the layout of the left page.

ALLI AN) K) II HX)
4)-K) II O E AN) + H
AN) H O II H V C H
V H) G H A C Y B LI
IO LI I
K) III
H A C
H) C A
K) C P
+ N E O E H A) C) II
H H LI V A N H) C) C)
O H G O H A H) C) C)



49

H N

V N II V C A H E H A H II
V H) C) O E V N H) C) C)
C) C) C) C) H A) C) I
H E V + III H E H A C)
H C) C) H A H V C) C) C)
N E C) V N H) C) + H) C) C)
C) C) C) C) H A) C) H H
H) C) V H) C) C) C) C) C) C)
H A) C) C) C) C) C) C) H C) C)
H N H C) C) C) C) C) C) C)
H V C) C) H A C) H A) C) C)



51

H WOOD AND THE
 BISHOP NELI AND HIS
 BENE-...-...-...
 ...-...-...-...
 H L R I H L 100 V O L O
 H N N V S H L 100 N N C
 H N C W R I I O L O S I
 ...-...-...-...
 H N R I V S O S O I H
 N E S I I O N E S O F I

MAGYAR
 TUDOMÁNYOS AKADÉMIA
 KÖNYVTÁRA

Handwritten text in an ancient script, likely Tamil, consisting of approximately 12 lines of characters.

53
53

Handwritten text in an ancient script, likely Tamil, consisting of approximately 12 lines of characters.

Handwritten text at the top of the left page, possibly a title or header, including a decorative flourish.

Handwritten text line with a decorative flourish.

Handwritten text line.

Handwritten text line.

Handwritten text line.

Handwritten text line.

Handwritten text line.

Handwritten text line.

Handwritten text line.

Handwritten text line.

Handwritten text line.

Handwritten text at the bottom of the left page, possibly a page number or signature.

Handwritten text line at the top of the right page.

Handwritten text line.

Handwritten text line.

Handwritten text line.

Handwritten text line.

Handwritten text line.

Handwritten text line.

Handwritten text line.

Handwritten text line.

Handwritten text line.

१२५ ० १५६ १५६ १२५ ०
 ५१५६ ५६ ५ ५ ० ॥ ५५
 ५१५५५५ २०५ ५५ ५० ५५५५
 ५५५ ५५ ० ५५ ५५ ०
 ० ५५५ ५५५५ ५५५ ५ ५५ ०
 ० ५५ ५५ ५५ ५५ ५५ ५५ ५५ ५५
 ५५५ ५५५ ५ ५५ ५५५ ५५५
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५

५५



Handwritten text in an ancient script, likely Hebrew or Aramaic, arranged in approximately 10 horizontal lines. The characters are stylized and densely packed. A decorative vertical border is visible on the left side of the page.

Vertical marginal text or a small list, also in the same ancient script, located on the left edge of the page.

57



106 1 i 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100

106

107 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100



IIII I O M II IIII I N X M
 NE V S I N A I O M O N
 W A T N M X V S S M
 I I N V S T M H S S M
 H N O S N O I O M M M
 I N O V I S R I I N M M
 K M S I O N O I O M M
 K V M S I O N O I O M M
 I O M M M M M M M M
 N S I I M I I O M M
 V M S I O N O I O M M

M M M M M
 I I I I I
 M M M M M
 I I I I I
 M M M M M
 I I I I I



O M M M M M M M M M
 N O M M M M M M M M
 I O M M M M M M M M
 M M M M M M M M M M
 V M M M M M M M M M
 V M M M M M M M M M

Handwritten text in a medieval script, possibly Gothic or similar, arranged in approximately 10 lines. The text is dense and difficult to decipher due to the cursive style and some fading.

Handwritten text in a medieval script, possibly Gothic or similar, arranged in approximately 10 lines. The text is dense and difficult to decipher due to the cursive style and some fading.

Handwritten text in a cursive script, likely a form of Gothic or similar medieval script, arranged in several lines on the left side of the page.



Handwritten text in a cursive script, continuing from the left side of the page, located below the illustration.

Handwritten text in a cursive script, arranged in several lines on the right side of the page. Some words are written in a larger, more formal hand, possibly indicating specific names or titles.

॥ ॐ नमो भगवते वासुदेवाय ॥
 ॥ श्रीकृष्णाय नमः ॥
 ॥ अथ श्रीकृष्णार्जुनसंवादे ॥
 ॥ अर्जुन उवाच ॥ द्रुपद उवाच ॥
 ॥ श्रीकृष्ण उवाच ॥ ॥



॥ श्रीकृष्ण उवाच ॥
 ॥ अर्जुन उवाच ॥
 ॥ द्रुपद उवाच ॥
 ॥ श्रीकृष्ण उवाच ॥

॥ श्रीकृष्ण उवाच ॥
 ॥ अर्जुन उवाच ॥
 ॥ द्रुपद उवाच ॥
 ॥ श्रीकृष्ण उवाच ॥



॥ श्रीकृष्ण उवाच ॥
 ॥ अर्जुन उवाच ॥
 ॥ द्रुपद उवाच ॥
 ॥ श्रीकृष्ण उवाच ॥
 ॥ अर्जुन उवाच ॥
 ॥ द्रुपद उवाच ॥
 ॥ श्रीकृष्ण उवाच ॥

ANSIF P MN 2 10 N 0 C N 49
 21 25 3 3 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20
 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40
 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60
 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80
 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100
 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120
 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140
 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160
 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180
 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200

P L I I 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20
 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40
 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60
 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80
 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100
 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120
 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140
 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160
 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180
 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200

7100 Pi 0 9 10 6 N 6 20100
 मवगु 10:0 वग 40 1005 10:0
 i NE 6 20 20100 155 11 6
 20100 20 20 20 20 20
 155 11 6 20 20 20 i NE 6 20 20
 मवगु 20 20 20 i NE 6 20 20
 10 40 20 20 20 i NE 6 20 20
 01 20 20 20 20 20 मवगु 10:0
 20 20 20 20 20
 20 20 20 20 20 20
 NE 6 20 20 20 20
 20 20 20 20 20 20



मवगु 20 20 20 20 20 20
 20 20 20 20 20 20
 20 20 20 20 20 20
 20 20 20 20 20 20
 20 20 20 20 20 20
 20 20 20 20 20 20
 20 20 20 20 20 20
 20 20 20 20 20 20
 20 20 20 20 20 20
 20 20 20 20 20 20
 20 20 20 20 20 20
 20 20 20 20 20 20
 20 20 20 20 20 20
 20 20 20 20 20 20
 20 20 20 20 20 20

0
 1
 2
 3
 4
 5
 6
 7
 8
 9
 10
 11
 12
 13
 14
 15
 16
 17
 18
 19
 20
 21
 22
 23
 24
 25
 26
 27
 28
 29
 30
 31
 32
 33
 34
 35
 36
 37
 38
 39
 40
 41
 42
 43
 44
 45
 46
 47
 48
 49
 50
 51
 52
 53
 54
 55
 56
 57
 58
 59
 60
 61
 62
 63
 64
 65
 66
 67
 68
 69
 70
 71
 72
 73
 74
 75
 76
 77
 78
 79
 80
 81
 82
 83
 84
 85
 86
 87
 88
 89
 90
 91
 92
 93
 94
 95
 96
 97
 98
 99
 100

492A21111 4 55555 11 11 11 11
 9(11) 11 N 2 11 11 N 11 11 11 00
 4922 i 11 11 11 | 11 11 11 4
 4922 i 11 N 11 11 11 11 11 11
 0 11 N 11 11 11 11 11 11 11
 N 4922 11 N 11 11 11 11 11
 11 4922 i 11 11 11 11 11 11 11
 11 10:0 11 11 11 11 11 11 11
 4922 11 11 11 11 11 11 11 11
 11 10 11 11 11 11 11 11 11

10:0 11 11 11 11 11 N 11 11 11 N
 10:0 11 11 11 11 11 11 11 11 N
 11 11 N 11 11 11 11 11 11 11 11
 49 10:0 11 11 11 11 11 11 11 11
 10:0 11 11 11 11 11 11 11 11
 11 10:0 11 10:0 11 11 11 11
 11 11 11 11 11 11 11 11 11 11
 11 11 11 11 11 11 11 11 11 11
 11 11 11 11 11 11 11 11 11 11
 11 11 11 11 11 11 11 11 11 11

90 10 10 10 10 10 10 10 10 10
 10 10 10 10 10 10 10 10 10 10
 10 10 10 10 10 10 10 10 10 10
 10 10 10 10 10 10 10 10 10 10
 10 10 10 10 10 10 10 10 10 10
 10 10 10 10 10 10 10 10 10 10
 10 10 10 10 10 10 10 10 10 10
 10 10 10 10 10 10 10 10 10 10



10 10 10 10 10 10 10 10 10 10
 10 10 10 10 10 10 10 10 10 10



1. ...
 2. ...
 3. ...
 4. ...
 5. ...
 6. ...
 7. ...
 8. ...
 9. ...
 10. ...



...
 ...



ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥

୧୨୧୦୮୭
 ୧୩୨୦୯୬
 ୧୪୩୦୮୫
 ୧୫୪୦୭୪
 ୧୬୫୦୬୩
 ୧୭୬୦୫୨
 ୧୮୭୦୪୧
 ୧୯୮୦୩୦



ଶ୍ରୀମଦ୍ଭଗବତ୍ ଗୀତା ଉପାଖ୍ୟାୟ ଶ୍ରୀ
 ସର୍ଗ ଚତୁର୍ଥାଂଶ ଚତୁର୍ଥୋଽଧ୍ୟାୟଃ
 ଶ୍ରୀକୃଷ୍ଣାୟ ନମଃ
 ଶ୍ରୀକୃଷ୍ଣାୟ ନମଃ
 ଶ୍ରୀକୃଷ୍ଣାୟ ନମଃ
 ଶ୍ରୀକୃଷ୍ଣାୟ ନମଃ
 ଶ୍ରୀକୃଷ୍ଣାୟ ନମଃ
 ଶ୍ରୀକୃଷ୍ଣାୟ ନମଃ
 ଶ୍ରୀକୃଷ୍ଣାୟ ନମଃ

ସାମାନ୍ୟ ଶ୍ରୀ ସାମାନ୍ୟ ଶ୍ରୀ ନରୀ ସା ନ
 ମାତ୍ରେ ଚ ସା ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ
 ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ
 ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ
 ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ ଶ୍ରୀ



ସା
 ନ
 ଶ୍ରୀ

10:01 10:02 10:03 10:04 10:05 10:06 10:07 10:08 10:09 10:10
 10:11 10:12 10:13 10:14 10:15 10:16 10:17 10:18 10:19 10:20
 10:21 10:22 10:23 10:24 10:25 10:26 10:27 10:28 10:29 10:30
 10:31 10:32 10:33 10:34 10:35 10:36 10:37 10:38 10:39 10:40
 10:41 10:42 10:43 10:44 10:45 10:46 10:47 10:48 10:49 10:50
 10:51 10:52 10:53 10:54 10:55 10:56 10:57 10:58 10:59 10:60
 10:61 10:62 10:63 10:64 10:65 10:66 10:67 10:68 10:69 10:70
 10:71 10:72 10:73 10:74 10:75 10:76 10:77 10:78 10:79 10:80
 10:81 10:82 10:83 10:84 10:85 10:86 10:87 10:88 10:89 10:90
 10:91 10:92 10:93 10:94 10:95 10:96 10:97 10:98 10:99 10:100

10:01 10:02 10:03 10:04 10:05 10:06 10:07 10:08 10:09 10:10
 10:11 10:12 10:13 10:14 10:15 10:16 10:17 10:18 10:19 10:20
 10:21 10:22 10:23 10:24 10:25 10:26 10:27 10:28 10:29 10:30
 10:31 10:32 10:33 10:34 10:35 10:36 10:37 10:38 10:39 10:40
 10:41 10:42 10:43 10:44 10:45 10:46 10:47 10:48 10:49 10:50
 10:51 10:52 10:53 10:54 10:55 10:56 10:57 10:58 10:59 10:60
 10:61 10:62 10:63 10:64 10:65 10:66 10:67 10:68 10:69 10:70
 10:71 10:72 10:73 10:74 10:75 10:76 10:77 10:78 10:79 10:80
 10:81 10:82 10:83 10:84 10:85 10:86 10:87 10:88 10:89 10:90
 10:91 10:92 10:93 10:94 10:95 10:96 10:97 10:98 10:99 10:100

2:2 ח'א' 400 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22

22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22
 22 22 22 22 22 22 22 22 22



ANE i 2000 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222

2222 2222 2222 2222 2222
 i 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222
 2222 2222 2222 2222 2222



סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען

סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען
 סבאם אצאנה ללך נבדל נען

MAGYAR
 TUDOMÁNYOS AKADÉMIA
 KÖNYVTÁRA

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000



1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000

וְיִשְׂרָאֵל לֵאמֹר
 יְיָ אֱלֹהֵינוּ יְיָ
 אֶחָד וְיִשְׂרָאֵל
 אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ

אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ
 יְיָ אֱלֹהֵינוּ יְיָ אֱלֹהֵינוּ



ומהלל את ה' ומשבח את
 שמו לעולם ועד ויהי
 ביום ההוא ירידת המשיח
 על בני ישראל ויהי
 עליהם יסוד ויהי
 עליהם צל ויהי עליהם
 נחמה ויהי עליהם
 אור ויהי עליהם
 חיים ויהי עליהם
 שלום ויהי עליהם
 רחמים ויהי עליהם
 חסד ויהי עליהם
 אמת ויהי עליהם
 נאמן ויהי עליהם
 חסיד ויהי עליהם
 חסיד ויהי עליהם
 חסיד ויהי עליהם
 חסיד ויהי עליהם

ויהי ביום ההוא ירידת
 המשיח על בני ישראל
 ויהי עליהם יסוד ויהי
 עליהם צל ויהי עליהם
 נחמה ויהי עליהם אור
 ויהי עליהם חיים ויהי
 עליהם שלום ויהי עליהם
 רחמים ויהי עליהם חסד
 ויהי עליהם אמת ויהי
 עליהם נאמן ויהי עליהם
 חסיד ויהי עליהם חסיד
 ויהי עליהם חסיד ויהי
 עליהם חסיד ויהי עליהם



חסיד ויהי עליהם חסיד
 ויהי עליהם חסיד ויהי
 עליהם חסיד ויהי עליהם
 חסיד ויהי עליהם חסיד
 ויהי עליהם חסיד ויהי
 עליהם חסיד ויהי עליהם
 חסיד ויהי עליהם חסיד
 ויהי עליהם חסיד ויהי
 עליהם חסיד ויהי עליהם
 חסיד ויהי עליהם חסיד
 ויהי עליהם חסיד ויהי
 עליהם חסיד ויהי עליהם
 חסיד ויהי עליהם חסיד

107
 108
 109
 110
 111
 112
 113
 114
 115
 116
 117
 118
 119
 120
 121
 122
 123
 124
 125
 126
 127
 128
 129
 130
 131
 132
 133
 134
 135
 136
 137
 138
 139
 140
 141
 142
 143
 144
 145
 146
 147
 148
 149
 150
 151
 152
 153
 154
 155
 156
 157
 158
 159
 160
 161
 162
 163
 164
 165
 166
 167
 168
 169
 170
 171
 172
 173
 174
 175
 176
 177
 178
 179
 180
 181
 182
 183
 184
 185
 186
 187
 188
 189
 190
 191
 192
 193
 194
 195
 196
 197
 198
 199
 200

107
 108
 109
 110
 111
 112
 113
 114
 115
 116
 117
 118
 119
 120
 121
 122
 123
 124
 125
 126
 127
 128
 129
 130
 131
 132
 133
 134
 135
 136
 137
 138
 139
 140
 141
 142
 143
 144
 145
 146
 147
 148
 149
 150
 151
 152
 153
 154
 155
 156
 157
 158
 159
 160
 161
 162
 163
 164
 165
 166
 167
 168
 169
 170
 171
 172
 173
 174
 175
 176
 177
 178
 179
 180
 181
 182
 183
 184
 185
 186
 187
 188
 189
 190
 191
 192
 193
 194
 195
 196
 197
 198
 199
 200

NINR 2 H6 HNE 3 IIIIG VAA
 HSA 4 H8 6E HLI NE H
 7 H HSA HSA 6 H H H 7
 8 9 H H H H 11 H H H H
 12 H H H H H H H H H H
 13 H H H H H H H H H H
 14 H H H H H H H H H H
 15 H H H H H H H H H H
 16 H H H H H H H H H H
 17 H H H H H H H H H H
 18 H H H H H H H H H H
 19 H H H H H H H H H H
 20 H H H H H H H H H H

HSA 1 HSA 2 HSA 3 HSA 4
 5 HSA 6 HSA 7 HSA 8
 9 HSA 10 HSA 11 HSA 12
 13 HSA 14 HSA 15 HSA 16
 17 HSA 18 HSA 19 HSA 20
 21 HSA 22 HSA 23 HSA 24
 25 HSA 26 HSA 27 HSA 28
 29 HSA 30 HSA 31 HSA 32
 33 HSA 34 HSA 35 HSA 36
 37 HSA 38 HSA 39 HSA 40
 41 HSA 42 HSA 43 HSA 44
 45 HSA 46 HSA 47 HSA 48
 49 HSA 50 HSA 51 HSA 52
 53 HSA 54 HSA 55 HSA 56
 57 HSA 58 HSA 59 HSA 60
 61 HSA 62 HSA 63 HSA 64
 65 HSA 66 HSA 67 HSA 68
 69 HSA 70 HSA 71 HSA 72
 73 HSA 74 HSA 75 HSA 76
 77 HSA 78 HSA 79 HSA 80
 81 HSA 82 HSA 83 HSA 84
 85 HSA 86 HSA 87 HSA 88
 89 HSA 90 HSA 91 HSA 92
 93 HSA 94 HSA 95 HSA 96
 97 HSA 98 HSA 99 HSA 100
 101 HSA 102 HSA 103 HSA 104
 105 HSA 106 HSA 107 HSA 108
 109 HSA 110 HSA 111 HSA 112
 113 HSA 114 HSA 115 HSA 116
 117 HSA 118 HSA 119 HSA 120



¹¹⁰
ዓምላኤ ቤተ ክርስቲያን ለሁሉም ግብረ ሰው
ደንበኞች ለገቢ ስራ አድርጎ ይሰጣል
እንዲሁ ገቢዎችን ለወጪዎች ይከፋፈላል
ሌሎች ግን ገቢዎችን ይሰጣሉ ሌሎች
ገንዘብ ይሰጣሉ ግን ሌሎች ገንዘብ ይሰጣሉ
ሌሎች ግን ገንዘብ ይሰጣሉ ሌሎች ገንዘብ ይሰጣሉ
ሌሎች ግን ገንዘብ ይሰጣሉ ሌሎች ገንዘብ ይሰጣሉ
ሌሎች ግን ገንዘብ ይሰጣሉ ሌሎች ገንዘብ ይሰጣሉ
ሌሎች ግን ገንዘብ ይሰጣሉ ሌሎች ገንዘብ ይሰጣሉ

ደንበኞች ለገቢ ስራ አድርጎ ይሰጣል
እንዲሁ ገቢዎችን ለወጪዎች ይከፋፈላል
ሌሎች ግን ገቢዎችን ይሰጣሉ ሌሎች
ገንዘብ ይሰጣሉ ግን ሌሎች ገንዘብ ይሰጣሉ
ሌሎች ግን ገንዘብ ይሰጣሉ ሌሎች ገንዘብ ይሰጣሉ
ሌሎች ግን ገንዘብ ይሰጣሉ ሌሎች ገንዘብ ይሰጣሉ
ሌሎች ግን ገንዘብ ይሰጣሉ ሌሎች ገንዘብ ይሰጣሉ
ሌሎች ግን ገንዘብ ይሰጣሉ ሌሎች ገንዘብ ይሰጣሉ
ሌሎች ግን ገንዘብ ይሰጣሉ ሌሎች ገንዘብ ይሰጣሉ



19 40 21 + 21 19 19 19 19 19
 2 19 19 19 19 19 19 19 19
 19 19 19 19 19 19 19 19 19
 19 19 19 19 19 19 19 19 19
 19 19 19 19 19 19 19 19 19
 19 19 19 19 19 19 19 19 19
 19 19 19 19 19 19 19 19 19
 19 19 19 19 19 19 19 19 19

19 19 19 19 19 19 19 19 19
 19 19 19 19 19 19 19 19 19
 19 19 19 19 19 19 19 19 19
 19 19 19 19 19 19 19 19 19
 19 19 19 19 19 19 19 19 19
 19 19 19 19 19 19 19 19 19
 19 19 19 19 19 19 19 19 19
 19 19 19 19 19 19 19 19 19
 19 19 19 19 19 19 19 19 19

noy devy

NE

mo 7 d

פונאמא

נע טח נ

נח וו ט

נח וו ט

פונאמא

פונאמא



פונאמא ו נח וו ט

פונאמא טח וו ט

פונאמא נע טח נ

פונאמא וו טח וו ט

פונאמא ו נח וו ט

פונאמא טח וו ט

פונאמא ו נח וו ט

פונאמא טח וו ט

פונאמא ו נח וו ט

פונאמא טח וו ט

פונאמא ו נח וו ט

פונאמא טח וו ט

פונאמא ו נח וו ט

פונאמא טח וו ט

מאז אפונא אפונא אפונא אפונא
אפונא אפונא אפונא אפונא

אפונא אפונא אפונא אפונא

אפונא אפונא אפונא אפונא

אפונא אפונא

אפונא אפונא

אפונא אפונא

אפונא אפונא

אפונא אפונא

אפונא אפונא



אפונא אפונא אפונא אפונא

אפונא אפונא אפונא אפונא

אפונא אפונא אפונא אפונא

אפונא אפונא אפונא אפונא

אפונא אפונא אפונא אפונא

אפונא אפונא אפונא אפונא

אפונא אפונא אפונא אפונא

אפונא אפונא אפונא אפונא

אפונא אפונא אפונא אפונא

ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

ontino zvidu

ᐅᐅᐅᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

mon o z eva e

ᐅᐅᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

o z eva fe xoo z enw

ᐅᐅᐅ ᐅᐅᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

odav to ejot. E v o

ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

ᐅᐅᐅᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

ᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

ᐅᐅᐅᐅᐅᐅ ᐅᐅᐅᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

ᐅᐅᐅᐅᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

ᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

ᐅᐅᐅ ᐅᐅᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

ᐅᐅᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅ

ᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅᐅᐅ ᐅᐅᐅᐅᐅ

ᐅᐅᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅᐅᐅ ᐅᐅᐅᐅᐅ

ᐅᐅᐅᐅᐅ ᐅᐅᐅ ᐅᐅᐅᐅᐅ ᐅᐅᐅᐅᐅ



ਲਗਨ) ਸਭ ਕੇ ਮੰਨ ਕਰੀ ਨਫਰ

॥ ਸਿੰਠੀ) ਸਗਲ ਨਲ ਨ ०

ਮੁਨਸਬਾ ਵ ਲੀ ਸਾਠੇ ਬਠ

॥ ਠੇ ਬਠ

ਸਭ ਸਾਠ

ਗੁਣੇ ਪੁਲਕ

ਠੇ ਸਠੇ

ਠੇ ਮੰਨ ਕ

॥ ਸਿੰਠੀ) ਨ

ਨਭ ਨ ਸਿੰਠੀ) ਨਠੇ) ਨਠੇ ਨ ॥



ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ)

॥ ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ)

ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ)

ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ)

ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ)

ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ)

ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ)

ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ)

ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ)

ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ) ਸਿੰਠੀ)

^{mōz enevō.}

9(04) 0(0) ~~9(04)~~ 0(0) NEI
^{ei ōzevō}
 0(0) 9(04) 9(04) 9(04) 9(04)
^{ent inōvd ü}
 9(04) 9(04) 9(04) 9(04) 9(04)
^{zō nōwdü ōn etnelev rōn tln}
 9(04) 9(04) 9(04) 9(04) 9(04)
^{hōtin etv}
 9(04) 9(04) 9(04) 9(04) 9(04)
 9(04) 9(04) 9(04) 9(04) 9(04)
 9(04) 9(04) 9(04) 9(04) 9(04)
 9(04) 9(04) 9(04) 9(04) 9(04)
 9(04) 9(04) 9(04) 9(04) 9(04)

9(04) 9(04) 9(04) 9(04) 9(04)
^{mōz enev ōne lānevō}
 9(04) 9(04) 9(04) 9(04) 9(04)
 9(04) 9(04) 9(04) 9(04) 9(04)
 9(04) 9(04) 9(04) 9(04) 9(04)
^{mōz enev}
 9(04) 9(04) 9(04) 9(04) 9(04)
^{mān nōnōfō}
 9(04) 9(04) 9(04) 9(04) 9(04)
 9(04) 9(04) 9(04) 9(04) 9(04)
 9(04) 9(04) 9(04) 9(04) 9(04)
 9(04) 9(04) 9(04) 9(04) 9(04)
^{nevō}
 9(04) 9(04) 9(04) 9(04) 9(04)
^{me nōv dēv rō}
 9(04) 9(04) 9(04) 9(04) 9(04)

10:0 i N R L i N
^{o n w e t i n e v l w r o}
 INE G I V N (v i o) 3 v 9
^{o n t i t n y o w o o t i z i m o r d i v i d e v r o}
 10:0 i N R L i N 6 v 9 v 9
 10 00 N R L i N :: v 9 v 9
 2 v 9 v 9 0 i N R L i N :: N
 N R L i N N 0 N R L i N
^{o l e v c o n a t e c e v - o f e s i v e v o}
 N R L i N N 0 N R L i N
^{e v o e v o u t i e o n}
 N R L i N N 0 N R L i N
^{e v o i n e v o u t e n a i a i n i t e c e v o o z}
 N R L i N N 0 N R L i N

10:0 4 10:0 4 10:0 4 10:0 4
 10:0 4 10:0 4 10:0 4 10:0 4
 10:0 10:0 10:0 10:0
 10:0 10:0 10:0 10:0
 10:0 10:0 10:0 10:0
 10:0 10:0 10:0 10:0
 10:0 10:0 10:0 10:0
 10:0 10:0 10:0 10:0

o ʋaʋa ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo

ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo

ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo
ti koro

ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo
en e ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo

ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo

ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo

ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo
ti koro

ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo
ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo

ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo

ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo

+ ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo

ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo
ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo

ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo
ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo



ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo
ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo ʋo

inu 9 9 9 9 9 9 || 2 9 9 9 9 9

9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

9 9 9 9

9 9 9 9

9 9 9 9

9 9 9 9 9 9

9 9 9 9



9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9 9

100-ni 100 100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

100 100 100 100

10:0 10:0 10:0 10:0 10:0 +

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

10:0 10:0 10:0 10:0 10:0

^{0 q eb'o}
אנן ייחודי ייחודי נא ייחודי

^{in qev'o un' qev'o orev'o un'ut' en'aven}
אנן ייחודי ייחודי נא ייחודי

^{t' enev' ot' enev' x'at' x'at' y'o 5'ov'-t}
אנן ייחודי ייחודי נא ייחודי

^{dev' o}
אנן ייחודי ייחודי נא ייחודי

^{ed'ev' y'o o'z' em'ev'o}
אנן ייחודי ייחודי נא ייחודי

^{o'p' y' 10:0}
אנן ייחודי ייחודי נא ייחודי

^{o'p' y' 10:0}
אנן ייחודי ייחודי נא ייחודי

^{o'p' y' 10:0}
אנן ייחודי ייחודי נא ייחודי

^{o'p' y' 10:0}
אנן ייחודי ייחודי נא ייחודי

^{o'p' y' 10:0}
אנן ייחודי ייחודי נא ייחודי

^{o'p' y' 10:0}
אנן ייחודי ייחודי נא ייחודי

^{o'p' y' 10:0}
אנן ייחודי ייחודי נא ייחודי

^{o'p' y' 10:0}
אנן ייחודי ייחודי נא ייחודי

^{o'p' y' 10:0}
אנן ייחודי ייחודי נא ייחודי

^{o'p' y' 10:0}
אנן ייחודי ייחודי נא ייחודי

^{o'p' y' 10:0}
אנן ייחודי ייחודי נא ייחודי

^{o'p' y' 10:0}
אנן ייחודי ייחודי נא ייחודי

^{o'p' y' 10:0}
אנן ייחודי ייחודי נא ייחודי

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

1000 1000 1000 1000 1000 1000

111 312N : 00E 4949 : 000 0 0E
 4 3N 819 4 3N 8 1 959 1)
 = I ^{ten e} 7E ^{mo'ö} NE (050 4 10:0
 4970 0 0 0 10:0 0 1 3N 2S
 0 0 0 I 0 ^{Kön} 49 ⁰ 10:0 0 4970 7 0
 1 0 0 0 1N 10:0E 10:0 7 0 0 0
 100 4 0 49 0 0 0 2S 0 0 0 0
 4 4 0 0 4 4 10:0 4 4 4 1 0 0
 4 4 4 4 10:0 4 4 9 10:0 0 0 0

1 1 1 1 ^{me'ev'ö} 10:0 0 0 0 ^{me'ev'ö} E 0 N
 0 0 10:0 E 0 i 0 N 10:0 0 0 0 0
 10:0 4 4 9 10:0 7 4 4 0 0 i 0 0
 0 0 0 0 4 4 4 ^{de'v'ö} 4 4 4 ^{de'v'ö} 4 4
 = 0 0 0 0 0 0 0 4 1 9 5 9 1
 N 0 0 1) 0 0 0 0 0 4 4 4 9
 4 4 4 0 N 0 0 1 9 5 9 1 0 0 0
 0 0 0 0 0 4 4 4 10:0 N i 4 4 4 0
 0 0 0 10:0 0 0 0 0 0 0 0 0 0 10:0
 1 10:0 0 0 0 2S 0 0 0 10:0 0 0

10000000000000000000000
 10000000000000000000000
 10000000000000000000000
 10000000000000000000000
 10000000000000000000000
 10000000000000000000000
 10000000000000000000000
 10000000000000000000000

NI 10 NI NE ME 10000000
 NI 10 NI NE ME 10000000
 NI 10 NI NE ME 10000000
 NI 10 NI NE ME 10000000
 NI 10 NI NE ME 10000000
 NI 10 NI NE ME 10000000
 NI 10 NI NE ME 10000000
 NI 10 NI NE ME 10000000

izen Erbe

der ro

du un oovo iemy em

hün hün e ngö ün ti z ö v

ün ü nimmön / ö ze tin ö v div

ön tin ö v ro üte ncz ro ö n tin tin ev


ny e me v di

ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥

Consequer

had 107

ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥
 ॐ नमो भगवते वासुदेवाय ॥



020 0 40 210 :
 40 210 0 40 210
 020 0 40 210 :
 40 210 0 40 210
 40 210 0 40 210
 40 210 0 40 210
 40 210 0 40 210
 40 210 0 40 210
 40 210 0 40 210

^{2edvo tem e y du u}
 020 0 40 210 :
^{mon}
 40 210 0 40 210
^{ve vo e o 2 em d e v aray ro}
 40 210 0 40 210
^{mon te de v ave}
 40 210 0 40 210
^{col woot in v du}
 40 210 0 40 210
^{+ s d cer i e o 2 em}
 40 210 0 40 210
 40 210 0 40 210
 40 210 0 40 210
 40 210 0 40 210
 40 210 0 40 210

ॐ नमो भगवते वासुदेवाय ॥ १ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ २ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ३ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ४ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ५ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ६ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ७ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ८ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ९ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १० ॥

tin - e divum
 ॐ नमो भगवते वासुदेवाय ॥ १ ॥
on tinc mon zero ge
 ॐ नमो भगवते वासुदेवाय ॥ २ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ३ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ४ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ५ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ६ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ७ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ८ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ९ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १० ॥

o fides xii

וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ
 וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ
 וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ
 וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ
 וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ
 וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ
 וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ
 וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ

o der engel on time h nye

getindü ehn ö so der is

וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ
 וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ
 וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ
 וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ
 וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ
 וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ
 וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ
 וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ וְאֵלֶּיךָ יְיָ אֱלֹהֵינוּ

temen vti ny ny iam

+ taler: menger n'hemingit

^{150. antinoydu ot exbe}
moti met h exb e
לוי ויהוה מן מן מן מן מן
^{ne mo zellvqu ot in exbe (en) me}
מן מן מן מן מן מן מן
מן מן מן מן מן מן מן
מן מן מן מן מן מן מן
מן מן מן מן מן מן מן
מן מן מן מן מן מן מן
מן מן מן מן מן מן מן
מן מן מן מן מן מן מן
מן מן מן מן מן מן מן
מן מן מן מן מן מן מן

^{no ro unyevö u xch}
מן מן מן מן מן מן מן
^{öh'evö né man}
מן מן מן מן מן מן מן
^{ön z e mevo}
מן מן מן מן מן מן מן
^{öh' z e m e v o}
מן מן מן מן מן מן מן
מן מן מן מן מן מן מן
מן מן מן מן מן מן מן
מן מן מן מן מן מן מן
מן מן מן מן מן מן מן
מן מן מן מן מן מן מן

^{0'zev ö evädev-ro' "הַזְכָּרֹת נֹ}
 10:0 79 הוּא א 10:0 79 הוּא א
 111 10:0 111 10:0 79 10:0 79
 7M(79 10:0 10:0 10:0 10:0 10:0
 7 7M(79 10:0 10:0 10:0 10:0
 7NE 7NE 10:0 79 79 79 79
 7NE 7NE 7NE 7NE 7NE 7NE
 710:0 79 79 79 79 79 79
 10:0 79 79 79 79 79 79
 79 79 79 79 79 79 79

10:0 79 79 79 79 79 79
 10:0 79 79 79 79 79 79
 79 79 79 79 79 79 79
^{evädev-ro' ällnövd'u' } 79 79 79 79 79 79}
 79 79 79 79 79 79 79
^{hönzevö evädev-ro' hönzevö hönzen}
 79 79 79 79 79 79 79
 79 79 79 79 79 79 79
 79 79 79 79 79 79 79
 79 79 79 79 79 79 79

^{ti n ö} ^{ev dā} ¹⁵⁰ ^{hōr-ōv} ^{zev ö} ^{mōn}
7 𐌱𐌰𐌸𐌰𐌰 𐌺𐌰 10:0 𐌺𐌰

𐌸𐌰𐌸𐌰𐌰 10:0 𐌺𐌰
^{son} ^{zev ö} ^{en ö} ^{dā} ^{son ö}
𐌸𐌰𐌸𐌰𐌰 i 𐌸𐌰𐌸𐌰 + 𐌸𐌰 i 𐌸𐌰𐌸𐌰

𐌸𐌰 𐌸𐌰𐌸𐌰 𐌸𐌰 𐌸𐌰𐌸𐌰

𐌸𐌰𐌸𐌰 𐌸𐌰𐌸𐌰 𐌸𐌰𐌸𐌰 𐌸𐌰𐌸𐌰

^{son} ^{zev ö} ^{en ö} ^{dā} ^{son ö}
𐌸𐌰 𐌸𐌰𐌸𐌰 𐌸𐌰𐌸𐌰 + 𐌸𐌰𐌸𐌰 𐌸𐌰

𐌸𐌰 𐌸𐌰𐌸𐌰 𐌸𐌰𐌸𐌰

𐌸𐌰𐌸𐌰 𐌸𐌰𐌸𐌰 𐌸𐌰𐌸𐌰

𐌸𐌰𐌸𐌰 𐌸𐌰𐌸𐌰 𐌸𐌰𐌸𐌰

𐌸𐌰𐌸𐌰 𐌸𐌰𐌸𐌰 𐌸𐌰𐌸𐌰

^{ne} ^{ne}
10:0 𐌸𐌰 𐌸𐌰 𐌸𐌰𐌸𐌰 𐌸𐌰 𐌸𐌰

^{son} ^{zev ö} ^{en ö} ^{dā} ^{son ö}
𐌸𐌰𐌸𐌰𐌸𐌰 𐌸𐌰𐌸𐌰 𐌸𐌰𐌸𐌰 𐌸𐌰𐌸𐌰

^{son} ^{zev ö} ^{en ö} ^{dā} ^{son ö}
10:0 𐌸𐌰 𐌸𐌰
𐌸𐌰 𐌸𐌰 𐌸𐌰



10:0 𐌸𐌰 𐌸𐌰

𐌸𐌰 𐌸𐌰 𐌸𐌰

𐌸𐌰 10:0 𐌸𐌰

^{son} ^{zev ö} ^{en ö} ^{dā} ^{son ö}
𐌸𐌰 𐌸𐌰 𐌸𐌰 10:0 𐌸𐌰

𐌸𐌰 10:0 𐌸𐌰 𐌸𐌰 𐌸𐌰

𐌸𐌰 10:0 𐌸𐌰 𐌸𐌰 𐌸𐌰

154. ^{engl. böng}
^m - otinörlü ^{rom - av - ötlü nyc}

והוא יתן לנו חסד ורחמים

^{sönret i mötlinge ö} ^{vev ti mendev}
והוא יתן לנו חסד ורחמים

^{unc hysö} ^{ye tiv ö}
והוא יתן לנו חסד ורחמים

^{ov - tlyed}
והוא יתן לנו חסד ורחמים

והוא יתן לנו חסד ורחמים

^{on vli z edev ro} ^{kinenpö edev ro}
והוא יתן לנו חסד ורחמים

^{otinejre wdu} ^ö ^ö
והוא יתן לנו חסד ורחמים

^{u t id - z} ^ö ^ö ^ö ^ö
והוא יתן לנו חסד ורחמים

^ö ^ö ^ö ^ö ^ö
והוא יתן לנו חסד ורחמים

^{ne thintē h nye} ^{tion edevro ünumen}
NI (יה) יהי תו נח נח נח

^{ti z nevum} ^{ett enevum} ^ö ^ö
יהי תו נח נח נח

^{evro ünöv ö feüm} ^ö ^ö ^ö
יהי תו נח נח נח

^ö ^ö ^ö ^ö
יהי תו נח נח נח

יהי תו נח נח נח

יהי תו נח נח נח

יהי תו נח נח נח

יהי תו נח נח נח

יהי תו נח נח נח

tenix o 07e t i7e v de v
וּלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

o. zederum
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

zvtige ediv ygu
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

e pan u'tenoo gran fe ro hnehncum
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

evoo o'tich m
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

me firo
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

ev evum
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

ze ven o're neti h b
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

ey ovotize nevcv o tck e v um
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

-gedev o o' nzet hnehnef
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

exement e dev ro
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

edev ro s ore
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

te tet e tuse h
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

ze vo kerd-ilt, pegeres
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

ev o' t h h
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ

ev o' t h h
וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ וְלְבָרְכֶיךָ



152

^{tin m o y dev mo zeyo man}
וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

^{continendev o y son}
וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

^{zevu son tin g n tin v dev u m}
וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

^{oox dev evum son tin m o y dev o}
וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

^{um non zete n h y e son tin e y}
וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

^{st et in v o n o z et i n g e}
וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

^{o z e t i n e v o u z e t i n e n e v u}
וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

^{tin z e t i n e d u r e h u n z e n e v o}
וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

^{o u t i n o v i n e v o}
וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

^{o m o z e t i n y e s o t a n o v d u}
וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

^{o m o z e t i n y e s o t a n o v d u}
וְיִשְׁמַח אֱלֹהֵינוּ בְּכֹל מַעֲשָׂיו

wagj sjonitny

duchismitny

ବାଘେ ଇ ଥାଁଠି ୮ ୧ ୨୨ ଥାଁଠି ୫୦
 ୧ ଗାମା ୧୧ ୧୧୧ ୧ ଗାମା
 ଥାଁଠି ୧ ୨୨ ଥାଁଠି ୫୦ ଗାମା ୧୧
 ଥାଁଠି ୧୧ ଗାମା ୧୧ ଥାଁଠି ୧୧ ୧୧
 ୧ ଥାଁଠି ୧ ୧ ଗାମା ୧୧ ୧ ୧
 ୧ ୧୧୧୧୧୧୧୧ ୧୧ ଗାମା ୧୧
 ୧୧୧୧୧ ୧୧୧୧୧ ୧୧ ଗାମା ୧୧
 ୧୧୧୧୧ ୧୧୧୧୧ ଥାମା ୧୧ ୧୧
 ୧୧୧୧ ୧୧୧୧୧ ୧୧ ୧୧୧୧ ୧୧
 ୧୧୧୧ ୧୧୧୧୧୧ ୧୧ ୧୧୧୧ ୧୧

୧୧୧ ଗାମା ୧୧ ୧୧୧ ୧୧୧୧୧୧
 ୧୧୧୧୧ ୧୧୧୧୧ ୧୧୧୧୧ ୧୧୧୧୧
 ୧୧୧୧୧ ୧୧୧୧୧ ୧ ଗାମା ୧୧
 ୧୧୧୧୧ ୧୧୧୧୧ ଗାମା ୧୧ ୧୧୧୧୧
 ୧୧୧୧୧୧ ୧୧୧୧୧ ୧୧୧୧୧ ୧୧୧୧୧
 ୧୧୧୧୧ ୧୧ ୧୧ ୧୧୧ ଗାମା ୧୧
 ୧୧୧୧୧ ୧୧୧୧୧ ୧୧୧୧୧୧୧୧
 ୧୧୧୧୧୧ ୧୧୧୧୧ ୧୧୧୧୧୧ ୧୧
 ୧୧୧୧୧୧ ୧୧୧୧୧ ୧୧୧୧୧୧ ୧୧
 ୧୧୧୧୧୧ ୧୧୧୧୧ ୧୧୧୧୧୧ ୧୧

וּלְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת

יִשְׂרָאֵל וְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת

יִשְׂרָאֵל וְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת

יִשְׂרָאֵל וְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת

יִשְׂרָאֵל וְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת

וְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת יִשְׂרָאֵל

וְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת יִשְׂרָאֵל

וְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת יִשְׂרָאֵל

^{oyim} t'nev ö t'zene medevücefe ^{mon} ^{zeting} ^{öz e} ^{öz e} ^{öz e}

וְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת יִשְׂרָאֵל

וְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת יִשְׂרָאֵל

וְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת יִשְׂרָאֵל

וְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת יִשְׂרָאֵל

וְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת יִשְׂרָאֵל

וְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת יִשְׂרָאֵל

וְכָל אֲנָשׁוֹת אֲרָמָה וְכָל אֲנָשׁוֹת יִשְׂרָאֵל



י וצפון סו סמ טו אנכי ורר כה

לכ ורר צפנפ (כ אנכי עספס)

רר א אנכי סו סמ אנכי ורר

סו סמ א סו א סו א סו א סו א

(כ אנכי ורר טו סמ ורר ורר ורר)

סו סמ ורר ורר ורר ורר ורר ורר

deve so're o zemeve ygu
והנה ורר ורר ורר ורר ורר ורר ורר

o'hem d'ro e x o'lo
והנה ורר ורר ורר ורר ורר ורר ורר

(כ אנכי ורר טו סמ ורר ורר ורר)

+ a h'rom s = ofonü ofeim öryoje.

י וצפון סו סמ טו אנכי ורר כה

לכ ורר צפנפ (כ אנכי עספס)

רר א אנכי סו סמ אנכי ורר

סו סמ א סו א סו א סו א סו א

(כ אנכי ורר טו סמ ורר ורר ורר)

סו סמ ורר ורר ורר ורר ורר ורר

והנה ורר ורר ורר ורר ורר ורר ורר

והנה ורר ורר ורר ורר ורר ורר ורר

(כ אנכי ורר טו סמ ורר ורר ורר)

övi d'nom

נל ען חל 10:01 ע' ב' ג' ד'
 ח' ט' י' י"א י"ב י"ג י"ד י"ה י"ו י"ז י"ח י"ט
 כ' כ"א כ"ב כ"ג כ"ד כ"ה כ"ו כ"ז כ"ח כ"ט
 ל' ל"א ל"ב ל"ג ל"ד ל"ה ל"ו ל"ז ל"ח ל"ט
 מ' מ"א מ"ב מ"ג מ"ד מ"ה מ"ו מ"ז מ"ח מ"ט
 נ' נ"א נ"ב נ"ג נ"ד נ"ה נ"ו נ"ז נ"ח נ"ט
 ס' ס"א ס"ב ס"ג ס"ד ס"ה ס"ו ס"ז ס"ח ס"ט
 ע' ע"א ע"ב ע"ג ע"ד ע"ה ע"ו ע"ז ע"ח ע"ט
 פ' פ"א פ"ב פ"ג פ"ד פ"ה פ"ו פ"ז פ"ח פ"ט
 צ' צ"א צ"ב צ"ג צ"ד צ"ה צ"ו צ"ז צ"ח צ"ט
 ק' ק"א ק"ב ק"ג ק"ד ק"ה ק"ו ק"ז ק"ח ק"ט
 ר' ר"א ר"ב ר"ג ר"ד ר"ה ר"ו ר"ז ר"ח ר"ט
 ש' ש"א ש"ב ש"ג ש"ד ש"ה ש"ו ש"ז ש"ח ש"ט
 ת' ת"א ת"ב ת"ג ת"ד ת"ה ת"ו ת"ז ת"ח ת"ט

א' ז' ט' י' י"א י"ב י"ג י"ד י"ה י"ו י"ז י"ח י"ט
 כ' כ"א כ"ב כ"ג כ"ד כ"ה כ"ו כ"ז כ"ח כ"ט
 ל' ל"א ל"ב ל"ג ל"ד ל"ה ל"ו ל"ז ל"ח ל"ט
 מ' מ"א מ"ב מ"ג מ"ד מ"ה מ"ו מ"ז מ"ח מ"ט
 נ' נ"א נ"ב נ"ג נ"ד נ"ה נ"ו נ"ז נ"ח נ"ט
 ס' ס"א ס"ב ס"ג ס"ד ס"ה ס"ו ס"ז ס"ח ס"ט
 ע' ע"א ע"ב ע"ג ע"ד ע"ה ע"ו ע"ז ע"ח ע"ט
 פ' פ"א פ"ב פ"ג פ"ד פ"ה פ"ו פ"ז פ"ח פ"ט
 צ' צ"א צ"ב צ"ג צ"ד צ"ה צ"ו צ"ז צ"ח צ"ט
 ק' ק"א ק"ב ק"ג ק"ד ק"ה ק"ו ק"ז ק"ח ק"ט
 ר' ר"א ר"ב ר"ג ר"ד ר"ה ר"ו ר"ז ר"ח ר"ט
 ש' ש"א ש"ב ש"ג ש"ד ש"ה ש"ו ש"ז ש"ח ש"ט
 ת' ת"א ת"ב ת"ג ת"ד ת"ה ת"ו ת"ז ת"ח ת"ט

והוא נשוא
באשר
הוא נשוא
הוא נשוא
הוא נשוא



והוא נשוא
באשר
הוא נשוא
הוא נשוא
הוא נשוא

והוא נשוא
באשר
הוא נשוא
הוא נשוא
הוא נשוא

᠋ᠮᠤᠰᠤᠰᠤ ᠪᠠᠶᠢᠷᠠᠨᠠᠭᠤᠨ ᠰᠤᠮᠤᠨ ᠪᠣᠪᠠ

᠋ᠮᠤ 10᠐᠐ ᠰᠤ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤ 10᠐᠐ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

devro ejövö zixefu o
᠋ᠮᠤ 10᠐᠐ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

no - no no v du no
᠋ᠮᠤ 10᠐᠐ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ



᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

᠋ᠮᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ ᠰᠤᠨ

אנני ענין אלהים

deus אנני ענין אלהים

אנני ענין אלהים *#önti*

אנני ענין אלהים *on latinede gu*

אנני ענין אלהים

אנני ענין אלהים

אנני ענין אלהים

אנני ענין אלהים *ötily devro*

אנני ענין אלהים

אנני ענין אלהים

אנני ענין אלהים

אנני ענין אלהים

אנני ענין אלהים *n ö z ö devro*

אנני ענין אלהים *g e j ö z etin e dux ek ö #önti*

אנני ענין אלהים

אנני ענין אלהים *e m e v da özevö z vdi e v*

אנני ענין אלהים *e nevö z etin e j ö z e v dū etin*

אנני ענין אלהים *v x ö nen e tūn ö z dux ek ö tēn*

אנני ענין אלהים *ötily e timen evö t i ö*

אנני ענין אלהים *ömeti n ön e v d i ü*

אנני ענין אלהים *mön ö z v etineum*

N ॐ ३१८८ i N ॐ ३१ N ॐ १
 ॥ ८ ५ ३ ॐ १० १० १० १० १०
 N ॐ ॥ ८ ५ ३ ॐ ॥ ३ N ॐ
 ॐ i N ॐ १० १० १० १० ॥
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ

ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
 ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ



i(N 4) 10.0 4) 100 10 2 # NE
 N # rli 11 11 11 11 11 11 11
^{e mözenevöne nhenov ö}
 i(60 NE) NE 100 2
^{vedevro ejö tindevro ejö nerenö}
 v 9 9 10.0 11 v 9 10.0 11
 110 N 11 v 9 11 # 11 v 9 11
 11 11 11 11 11 ^{mökö öndevro} 11 v 9 11
 E 10.0 4) 100 10 2 N # 11 rli
 (N 4) 10.0 4) 100 10 2 # N
 N # 11 rli 11 11 11 11 11 11 11 i

1 2 3 4 5 6 7 8 9 10 11 12

T N # 10 10 10 10 10 10 10
 10 10 10 10 10 10 10
 i N # 10 4) 100 10 10 i N #
 # 11 N 11 11 11 11 11
 v 9 11 v 9 11 i 11 11 100 2 N E i
 N # 11 v 9 100 N E N # 10 11
 E N 11 11 N v 9 100 11 11 11 11
 10 10 11 11 10 N # 10 rli # N
 10 11 11 11 11 11 N 11 11 11 11
 10 10 4) 100 10 N # 11 rli 10

N 111 555 222 333 444 555
 666 777 888 999 1010 1111
 1212 1313 1414 1515 1616 1717
 1818 1919 2020 2121 2222 2323
 2424 2525 2626 2727 2828 2929
 3030 3131 3232 3333 3434 3535
 3636 3737 3838 3939 4040 4141
 4242 4343 4444 4545 4646 4747
 4848 4949 5050 5151 5252 5353
 5454 5555 5656 5757 5858 5959
 6060 6161 6262 6363 6464 6565
 6666 6767 6868 6969 7070 7171
 7272 7373 7474 7575 7676 7777
 7878 7979 8080 8181 8282 8383
 8484 8585 8686 8787 8888 8989
 9090 9191 9292 9393 9494 9595
 9696 9797 9898 9999 100100



111 222 333 444 555 666 777 888 999
 1010 1111 1212 1313 1414 1515 1616 1717 1818
 1919 2020 2121 2222 2323 2424 2525 2626 2727
 2828 2929 3030 3131 3232 3333 3434 3535 3636
 3737 3838 3939 4040 4141 4242 4343 4444 4545
 4646 4747 4848 4949 5050 5151 5252 5353 5454
 5555 5656 5757 5858 5959 6060 6161 6262 6363
 6464 6565 6666 6767 6868 6969 7070 7171 7272
 7373 7474 7575 7676 7777 7878 7979 8080 8181
 8282 8383 8484 8585 8686 8787 8888 8989 9090
 9191 9292 9393 9494 9595 9696 9797 9898 9999
 100100

וזוהי חזונו של עולם
 וזוהי חזונו של עולם
 וזוהי חזונו של עולם
 וזוהי חזונו של עולם
 וזוהי חזונו של עולם
 וזוהי חזונו של עולם
 וזוהי חזונו של עולם
 וזוהי חזונו של עולם
 וזוהי חזונו של עולם

וזוהי חזונו של עולם
 וזוהי חזונו של עולם



üjgedemog' orif-oviede

10:0 i mba v3i 1c v40:22i.
 9(10-1) 1c 22i NE 10:0 ~~22i~~ v3
 1111 11 10:0 1c mba v3 10:0
 21 11 10:0 ~~22i~~ 22i 1c ~~22i~~
 1111 ~~22i~~ 1c 1c 22i 9(10-1) 2
~~22i~~ 1c 9(10-1) 22i 1c 02
 1c 22i 1c 22i NE 1c 22i
 1111 22i 1c NE 1c 1c 4
 1111 22i 1c 22i 22i 1c ~~22i~~ 1c

1c 1c 1c 22i NE 10:0 + 10:0
 1c 22i 22i 10:0 + 22i 1c i
 1c 22i + 22i 1c 1c 1c N
 1c 22i 1c 1c 9(10-1) 22i 1c
 1c 1c 1c NE 1c 22i 1c
 22i 1c 22i 1c 10:0 1c 4
 1c 1c 1c 1c 1c 1c 1c
 22i 22i 1c 1c 1c 1c 1c
 10:0 9(10-1) 1c 1c 1c 1c

אמרי אלהים ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

אלהים יחד ואלהים יחד
אלהים יחד ואלהים יחד

2
2
4

wo in reu' l'co on - tinesiv'co

v tinesiv'co on - zen et in gen'rd u' ne

ov o' gen'v' tinesiv'co un' neg'v' un'ev' u' e

arg' det in mon' oh ne

det in zen o' tinc' ex'lv' ro

o' line' z' c' nev' o'

no' t' in en'actin' mo' te' on

o' v' v' d' u' i' in' oh' ne

1000 ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰
 1000 ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰
 1000 ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰
 1000 ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰
 1000 ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰
 1000 ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰
 1000 ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰
 1000 ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰ ¹⁰⁰⁰

^{ti zonev o tion o dev e}
 NE 6 10 10 10 10 10
^{1000 1000 1000 1000 1000}
 1000 1000 1000 1000 1000
^{1000 1000 1000 1000 1000}
 1000 1000 1000 1000 1000
^{1000 1000 1000 1000 1000}
 1000 1000 1000 1000 1000
^{1000 1000 1000 1000 1000}
 1000 1000 1000 1000 1000

(1) נאמר ויהי ערב ויהי בקר
 ויהי ערב ויהי בקר ויהי ערב
 ויהי בקר ויהי ערב ויהי בקר
 ויהי ערב ויהי בקר ויהי ערב
 ויהי בקר ויהי ערב ויהי בקר
 ויהי ערב ויהי בקר ויהי ערב
 ויהי בקר ויהי ערב ויהי בקר
 ויהי ערב ויהי בקר ויהי ערב
 ויהי בקר ויהי ערב ויהי בקר

ויהי ערב ויהי בקר ויהי ערב
 ויהי בקר ויהי ערב ויהי בקר
 ויהי ערב ויהי בקר ויהי ערב
 ויהי בקר ויהי ערב ויהי בקר
 ויהי ערב ויהי בקר ויהי ערב
 ויהי בקר ויהי ערב ויהי בקר
 ויהי ערב ויהי בקר ויהי ערב
 ויהי בקר ויהי ערב ויהי בקר
 ויהי ערב ויהי בקר ויהי ערב
 ויהי בקר ויהי ערב ויהי בקר

ସ
ଗ
ସ
ସ
ସ

୧୫୦୦୯ ନେ ତତୀ ସସସସ ସୀତେ ଝ
 ବରାଣୀ ଚନାସସ ନ ନା ନସ ନା
 ସଗାଗାଗୋରୀ ଚେ ସସ ସସସସୀ
 ବରାଣସସେଃ ସଗାଗାଗା ୧୦୦ ଗଘା
 ସସସ. ଚନାସସ ଯ ସସସସ ସସ
 ଚନାସସୀ ସୁତ ଝୁବରାଣ ଝଝ
 ସସସସସେଃ ଚନାସସୀ ଝ ସସସେଃ
 ଝେସ ନା ସସସେଃ କ ନା ସ ସସ ଚନ
 ଚନାସସ ନା ଝ ସସସସ ସସସସ

୧୦୦୯ ନୀତି ଚନାସସସସେଃ ଝ
 ଚନାସସସସେଃ ନ୦ ୧୦୦୯ ଝ
 ସସାସସସସ ନା ୧ ୧୦୦୯ ସ
 ସସସସସସ ତତ ନେ ସସସସ



7
 8
 9
 10
 11
 12
 13
 14
 15
 16
 17
 18
 19
 20
 21
 22

1
 2
 3
 4
 5
 6
 7
 8
 9
 10
 11
 12
 13
 14
 15
 16
 17
 18
 19
 20
 21
 22



ॐ नमो भगवते वासुदेवाय ॥ १ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ २ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ३ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ४ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ५ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ६ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ७ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ८ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ९ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १० ॥

ॐ नमो भगवते वासुदेवाय ॥ ११ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १२ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १३ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १४ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १५ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १६ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १७ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १८ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १९ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ २० ॥
~~ॐ नमो भगवते वासुदेवाय ॥ २१ ॥~~

१ वरुण्ड १०-१०१ ॐ १०-१०१ १००१
 २ ६५ १०-१०१ १०१ १०१ १०-१०१
 ३ १११११ १०१ १०१ १०१ १०१
 ४ १०१ १०१ १०१ १०१ १०१
 ५ १०१ १०१ १०१ १०१ १०१
 ६ १०१ १०१ १०१ १०१ १०१
 ७ १०१ १०१ १०१ १०१ १०१
 ८ १०१ १०१ १०१ १०१ १०१
 ९ १०१ १०१ १०१ १०१ १०१
 १० १०१ १०१ १०१ १०१ १०१

१ ११ ११ ११ ११ ११ ११ ११ ११ ११
 २ ११ ११ ११ ११ ११ ११ ११ ११ ११
 ३ ११ ११ ११ ११ ११ ११ ११ ११ ११
 ४ ११ ११ ११ ११ ११ ११ ११ ११ ११
 ५ ११ ११ ११ ११ ११ ११ ११ ११ ११
 ६ ११ ११ ११ ११ ११ ११ ११ ११ ११
 ७ ११ ११ ११ ११ ११ ११ ११ ११ ११
 ८ ११ ११ ११ ११ ११ ११ ११ ११ ११
 ९ ११ ११ ११ ११ ११ ११ ११ ११ ११
 १० ११ ११ ११ ११ ११ ११ ११ ११ ११

111410N114 11 11111 11111
 11111 11111 11111 11111
 11111 11111 11111 11111
 11111 11111 11111 11111
 11111 11111 11111 11111
 11111 11111 11111 11111
 11111 11111 11111 11111
 11111 11111 11111 11111
 11111 11111 11111 11111

11111 = 11111 11111 11111

11111 11111 11111 11111
 11111 11111 11111 11111
 11111 11111 11111 11111

11111 11111 11111

11111 11111 11111

11111 11111 11111

11111 11111 11111

11111 11111 11111



11111 11111 11111 11111
 11111 11111 11111 11111

५१५० मंन रल्ल मं च) १००ी तगो
 (म ~~५१५०~~) ल - चो मं चो
 - चो मं नाला ५१५० मं)
 ५१५० (०) ए म १० र कि) ()
 - चो मं चो १०० १५१५१०० ए १॥
 २१) मं न रल्ल ~~५१५०~~ मं चो) ()
 १० मं ५१५० व १ (०) १५
 १०० १५१५१०० ए १॥ ५१५१० म
 ५०५ म ~~५१५०~~ १॥ ० ५१ म रल्ल
 मं चो ()

१) ५१५० मं न रल्ल १०० मं चो १००
 १००० मं चो रल्ल १००० १००
 १०००० ए (१०) १०००० रल्ल
 मं चो १०००० १०००० मं न रल्ल
 १०००० १०००० मं चो १०००००
 १००००० १००००० मं न रल्ल)
 १००००० मं चो १००००० १०००
 १००००० मं चो १००००० १०००
 मं चो १००००० १००००० १०००

ଅମଳେ ସଂସା
। ସାମ୍ବଳେ
୨୩୩୩୯ + । +
୦୮୬୯୯୯୯୯
୧୯୯୯୯୯୯୯
୯୯୯୯୯୯୯୯



ମୟୂନ ସାମ୍ବଳେ ମୟୂନ ଗୋପାଳେ
ଗୋପାଳେ ୧୦୦ ୮ ୯୯୯୯୯୯
୯୯୯୯୯୯୯୯ ୯୯୯୯୯୯୯୯
୯୯୯୯୯୯୯୯ ୯୯୯୯୯୯୯୯

୧୯୯୯୯୯୯୯
୯୯୯୯୯୯୯୯
୯୯୯୯୯୯୯୯
୯୯୯୯୯୯୯୯



୧୯୯୯୯୯୯୯ ୯୯୯୯୯୯୯୯
୯୯୯୯୯୯୯୯ ୯୯୯୯୯୯୯୯
୯୯୯୯୯୯୯୯ ୯୯୯୯୯୯୯୯
୯୯୯୯୯୯୯୯ ୯୯୯୯୯୯୯୯
୯୯୯୯୯୯୯୯ ୯୯୯୯୯୯୯୯
୯୯୯୯୯୯୯୯ ୯୯୯୯୯୯୯୯
୯୯୯୯୯୯୯୯ ୯୯୯୯୯୯୯୯

੨੨
੨੧੨
੨੧੧
੨੧

ਮਾਦਯਕ ਅੰਤਿ ਚਰਚ ਮਾਦਕ
 ਮੁਨ ਰਾਮਿ ਠਲੁ ਸੁਫੁ ਮੁਨ ਕੁਲਿ
 (ਸੁਫੁ) ਮਃ ਠਿ-੧ ਸਾਬਰ ਕੁਥੁ
 ਚਰਚਿ ਠਿਗੁ NE ਨੇ ਨਿਗੁ NE
 ੧੦ ਸਾ ਚੁ) ਸੁਫੁ) ਵ I ਸੁਠਿ)੧
 E N ਠੇ ਕੁਲਿ (ਸੁਫੁ) ਠਿਗੁ
 (ਸੁਫੁ) ਨੇ ਕੇ ਠੁ ਠੁ ਠਿ ਠੁ N
 ਠੁ ਠੁ ਠੁ ਠੁ ਠੁ ਠੁ ੧੦
 ਨਿਠੁ ਸਾ ਸੁਫੁ) (ਸੁਫੁ) ਨੇ

E 100 ਠੇ ਕੁਲਿ ਕੁਲਿ ਸੁਫੁ ਮਾਦਕਿ ॥
 ONE ੦ ਗੁ ਸੁਫੁ ਚਰਚੁ ਗੁ 100 N
 ਸੁਫੁ ੧ ਗੁ ਸੁਫੁ ੨ ਨੇ ਨਿਗੁ ੧੦.
 ਗੁ ੧॥ ਮਾਦਕੁ ੧੦ ੧੦ ੧੦ ੧੦ ਕੁਲਿ
 ਕੁਲਿ ਨੇ ਨਿਗੁ ੧੦ ੦ NE ੦ 100 ਮਾਦਕੁ
 ਕੁਲਿ 100 ਮਾਦਕੁ ਨੇ ਅੰਤਿ ਚਰਚੁ
 ਮੁਨ NE ਨਿਠੁ ਗੁ ੧੦ ਮੁਨ
 ਨੇ ਨੇ ਨੇ ਨੇ ਨੇ ਨੇ ਨੇ ਨੇ
 ਨਿਠੁ ਨੇ ਨੇ ਨੇ ਸੁਫੁ ਗੁ ੧੦

195 i 3339 6 100 96-13 39 2

10000 911 222 9119 (1-1) 555

ev. o. not. med. u. r. e. s. t. e.
10000 43 3333 i 3333 3333

11 3333 10 3339 100 NE 1

jo. n. v. 17
10 3333 10 4 3333 333

10000 33 33 10 22 100

3333 33 33 33 33 33 33

3333 33 33 33 33 33 33

10000 33 33 33 33 33 33

10000 33 33 33 33 33 33

10000 33 33 33 33 33 33

10000 33 33 33 33 33 33

10000 33 33 33 33 33 33

10000 33 33 33 33 33 33

10000 33 33 33 33 33 33

10000 33 33 33 33 33 33

10000 33 33 33 33 33 33

10000 33 33 33 33 33 33

1000 1000 1000 1000
 1000 1000 1000 1000
 1000 1000 1000 1000
 1000 1000 1000 1000
 1000 1000 1000 1000
 1000 1000 1000 1000
 1000 1000 1000 1000
 1000 1000 1000 1000

1000 1000 1000 1000
 1000 1000 1000 1000
 1000 1000 1000 1000
 1000 1000 1000 1000
 1000 1000 1000 1000
 1000 1000 1000 1000
 1000 1000 1000 1000
 1000 1000 1000 1000

7999 i 799 < 799 799 799
 799 < 799 799 799 799 799
 799 799 799 799 799 799
 799 799 799 799 799 799
 799 799 799 799 799 799
 799 799 799 799 799 799
 799 799 799 799 799 799
 799 799 799 799 799 799

799 799 799 799 799 799

arumen uter ex o otizen evdév
 799 799 799 799 799 799

799 799 799 799 799 799
edev 04 700

799 799 799 799 799 799
co

799 799 799 799 799 799
et hem

799 799 799 799 799 799

799 799 799 799 799 799

799 799 799 799 799 799

799 799 799 799 799 799


799 799 799 799 799 799

799 799 799 799 799 799



ॐ नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥

नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥
 नमो भगवते वासुदेवाय ॥



אהאאאאאא אהאאאאאא אהאאאאאא
 אהאאאאאא אהאאאאאא אהאאאאאא
 אהאאאאאא אהאאאאאא אהאאאאאא
 אהאאאאאא אהאאאאאא אהאאאאאא
 אהאאאאאא אהאאאאאא אהאאאאאא
 אהאאאאאא אהאאאאאא אהאאאאאא
 אהאאאאאא אהאאאאאא אהאאאאאא
 אהאאאאאא אהאאאאאא אהאאאאאא

אהאאאאאא אהאאאאאא אהאאאאאא
 אהאאאאאא אהאאאאאא אהאאאאאא
 אהאאאאאא אהאאאאאא אהאאאאאא
 אהאאאאאא אהאאאאאא אהאאאאאא
 אהאאאאאא אהאאאאאא אהאאאאאא
 אהאאאאאא אהאאאאאא אהאאאאאא
 אהאאאאאא אהאאאאאא אהאאאאאא
 אהאאאאאא אהאאאאאא אהאאאאאא

ਮੁਖਿ ਕੇ ਬੰਨਾ
ਫੇਰਾ ਮੁਖਿ
ਏ ੧ ਮੁਖਿ ।
ਓ ਮੁਖਿ ਮੁਖਿ
ਮੁਖਿ ਵਧੈ



ਮੁਖਿ ਕੇ ਓ ਮੁਖਿ ਵ ਮੁਖਿ ਮੁਖਿ
੧੦:੦੧ (੧) ਮੁਖਿ ਵਧੈ । ਕੇ ਮੁਖਿ
੧੧੧ ਮੁਖਿ ਵਧੈ ੧੦:੦੦ ਮੁਖਿ ਵਧੈ
੧੧੧ ੧੧੧ ੧ ਮੁਖਿ ਮੁਖਿ ਮੁਖਿ

ਵੇਦ ॥ ਸਾਰੰ ਸਾਰੰ ਸਾਰੰ ॥ ੧ ॥
੧੧੧ ੧੦ ੧੦੦ ੧੧੧ ੧੧੧ ੧੧੧ ੧੧੧
੧੧ ੧੦੦ ੧੧ ੧੧ ੧੦੦ ੧੧੧ ੧੧੧
੧੧੧ ੧੧੧ ੧੧੧ ੧੧੧ ੧੧੧ ੧੧੧
੧੧੧ ੧੧੧ ੧੧੧ ੧੧੧ ੧੧੧ ੧੧੧



אב וצו עב טע אע 9 90
 אב וצו עב טע אע 9 90
 אב וצו עב טע אע 9 90
 אב וצו עב טע אע 9 90
 אב וצו עב טע אע 9 90
 אב וצו עב טע אע 9 90
 אב וצו עב טע אע 9 90
 אב וצו עב טע אע 9 90
 אב וצו עב טע אע 9 90
 אב וצו עב טע אע 9 90
 אב וצו עב טע אע 9 90

אב וצו עב טע אע 9 90
 אב וצו עב טע אע 9 90
 אב וצו עב טע אע 9 90
 אב וצו עב טע אע 9 90
 אב וצו עב טע אע 9 90



ॐ नमो भगवते वासुदेवाय ॥ १ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ २ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ३ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ४ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ५ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ६ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ७ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ८ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ ९ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १० ॥

ॐ नमो भगवते वासुदेवाय ॥ ११ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १२ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १३ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १४ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १५ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १६ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १७ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १८ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ १९ ॥
 ॐ नमो भगवते वासुदेवाय ॥ २० ॥

1) 1000 11 12) 1000 13) 1000
 14) 1000 15) 1000 16) 1000
 17) 1000 18) 1000 19) 1000
 20) 1000 21) 1000 22) 1000
 23) 1000 24) 1000 25) 1000
 26) 1000 27) 1000 28) 1000
 29) 1000 30) 1000 31) 1000
 32) 1000 33) 1000 34) 1000
 35) 1000 36) 1000 37) 1000
 38) 1000 39) 1000 40) 1000
 41) 1000 42) 1000 43) 1000
 44) 1000 45) 1000 46) 1000
 47) 1000 48) 1000 49) 1000
 50) 1000 51) 1000 52) 1000
 53) 1000 54) 1000 55) 1000
 56) 1000 57) 1000 58) 1000
 59) 1000 60) 1000 61) 1000
 62) 1000 63) 1000 64) 1000
 65) 1000 66) 1000 67) 1000
 68) 1000 69) 1000 70) 1000
 71) 1000 72) 1000 73) 1000
 74) 1000 75) 1000 76) 1000
 77) 1000 78) 1000 79) 1000
 80) 1000 81) 1000 82) 1000
 83) 1000 84) 1000 85) 1000
 86) 1000 87) 1000 88) 1000
 89) 1000 90) 1000 91) 1000
 92) 1000 93) 1000 94) 1000
 95) 1000 96) 1000 97) 1000
 98) 1000 99) 1000 100) 1000

1) 1000 2) 1000 3) 1000
 4) 1000 5) 1000 6) 1000
 7) 1000 8) 1000 9) 1000
 10) 1000 11) 1000 12) 1000
 13) 1000 14) 1000 15) 1000
 16) 1000 17) 1000 18) 1000
 19) 1000 20) 1000 21) 1000
 22) 1000 23) 1000 24) 1000
 25) 1000 26) 1000 27) 1000
 28) 1000 29) 1000 30) 1000
 31) 1000 32) 1000 33) 1000
 34) 1000 35) 1000 36) 1000
 37) 1000 38) 1000 39) 1000
 40) 1000 41) 1000 42) 1000
 43) 1000 44) 1000 45) 1000
 46) 1000 47) 1000 48) 1000
 49) 1000 50) 1000 51) 1000
 52) 1000 53) 1000 54) 1000
 55) 1000 56) 1000 57) 1000
 58) 1000 59) 1000 60) 1000
 61) 1000 62) 1000 63) 1000
 64) 1000 65) 1000 66) 1000
 67) 1000 68) 1000 69) 1000
 70) 1000 71) 1000 72) 1000
 73) 1000 74) 1000 75) 1000
 76) 1000 77) 1000 78) 1000
 79) 1000 80) 1000 81) 1000
 82) 1000 83) 1000 84) 1000
 85) 1000 86) 1000 87) 1000
 88) 1000 89) 1000 90) 1000
 91) 1000 92) 1000 93) 1000
 94) 1000 95) 1000 96) 1000
 97) 1000 98) 1000 99) 1000
 100) 1000

= (60 NE NE 10107
 100 1 2 3 4 5 6 7 8 9 10
 11 12 13 14 15 16 17 18 19 20
 21 22 23 24 25 26 27 28 29 30
 31 32 33 34 35 36 37 38 39 40
 41 42 43 44 45 46 47 48 49 50
 51 52 53 54 55 56 57 58 59 60
 61 62 63 64 65 66 67 68 69 70
 71 72 73 74 75 76 77 78 79 80
 81 82 83 84 85 86 87 88 89 90
 91 92 93 94 95 96 97 98 99 100

101
 102

103
 104
 105
 106
 107
 108
 109
 110
 111
 112
 113
 114
 115
 116
 117
 118
 119
 120
 121
 122
 123
 124
 125
 126
 127
 128
 129
 130
 131
 132
 133
 134
 135
 136
 137
 138
 139
 140
 141
 142
 143
 144
 145
 146
 147
 148
 149
 150
 151
 152
 153
 154
 155
 156
 157
 158
 159
 160
 161
 162
 163
 164
 165
 166
 167
 168
 169
 170
 171
 172
 173
 174
 175
 176
 177
 178
 179
 180
 181
 182
 183
 184
 185
 186
 187
 188
 189
 190
 191
 192
 193
 194
 195
 196
 197
 198
 199
 200

Handwritten text in a script, possibly Indic, at the top of the left page.

Handwritten text in a script, possibly Indic, in the upper middle section of the left page.

Handwritten text in a script, possibly Indic, in the middle section of the left page.

Handwritten text in a script, possibly Indic, in the lower middle section of the left page.

Handwritten text in a script, possibly Indic, in the lower section of the left page.

Handwritten text in a script, possibly Indic, at the bottom of the left page.

Handwritten text in a script, possibly Indic, at the top of the right page.

Handwritten text in a script, possibly Indic, in the upper middle section of the right page.

Handwritten text in a script, possibly Indic, in the middle section of the right page.

Handwritten text in a script, possibly Indic, in the lower middle section of the right page.

Handwritten text in a script, possibly Indic, in the lower section of the right page.

Handwritten text in a script, possibly Indic, in the lower section of the right page.

Handwritten text in a script, possibly Indic, in the lower section of the right page.

Handwritten text in a script, possibly Indic, in the lower section of the right page.

Handwritten text in a script, possibly Indic, in the lower section of the right page.

Handwritten text in a script, possibly Indic, in the lower section of the right page.

224
+ 47 IIIII

Handwritten text in a cursive script, likely a medieval manuscript. The text is arranged in approximately 12 lines. The paper is heavily damaged with several large holes and irregular stains, particularly in the upper and lower portions.

Handwritten text at the top of the right page, appearing to be a header or a specific section title. It consists of several lines of cursive script.



Handwritten text below the seal, possibly a date or a reference number.

Handwritten text in the middle section of the page, consisting of several lines of cursive script. There are some faint markings and a large stain in the background behind this section.

Handwritten text at the top of the lower section of the page.



Handwritten text in the lower section of the page, consisting of several lines of cursive script. The text is somewhat faded and partially obscured by a large, dark stain in the center of the page.

MAGYAR
TUDOMÁNYOS AKADÉMIA
KÖNYVTÁRA